



# नव जनचेतना

NAWA JANACHETANA NATIONAL DAILY राष्ट्रिय दैनिक



'मिस नेपाल नर्व अमेरिका २०२५'मा सहभागी हुन अभिनेता प्रदीप खड्का अहिले अमेरिकामा छन्। प्रायतः तस्वीरमा प्रदीपले १९ जना फाइनलिस्टसँग फोटो लिवापको देख्न सकिन्छ। प्रदीप र पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठसहित अनुपविजय शाही, नीति शाह र ऑचल शर्मा फिनालेको उपाज पनि हुन्। श्री लखे कलाकार फिनालेको टोला उन्चोकोट पुग्दैछन्।

अहिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बन्द शिविर प्रशिक्षण चलिरहेको छ।

### आजको विचार...



राजनीतिक... (दुई पेजमा)

गायक एवं सार्जक सधिन म राई र सनीक्षा अधिकारीको स्वर रहेको गीत 'करकी छोरी होला' सार्वजनिक गरिएको छ। सधिनले शब्द र संगीत रहेको गीत सधिन इन्टरटेनमेन्ट युट्युब च्यानलमाफत सार्वजनिक भएको हो। सुनिल न्यौपाने, मिना बर्तौला, अर्जुन सापकोटा र जुना बिर्सीको अभिनय देख्न सकिन्छ। गौसम हिमालीको निर्देशन रहेको रहेको शिडियोमा नवराज खोतीको छायाँ र मनोज कार्कीको सङ्पादन छ। गीतमा संगीत संयोजना पबडीन किर्तिलाले गरेका हुन्।



१ वर्ष ३१ अंक १६ २०८२ साउन १६ गते शुक्रबार 1 August 2025, Friday पृष्ठ संख्या ८ मूल्य रु ५/-

### संक्षिप्त समाचार

## रुसी हमलामा ६ को मृत्यु

(राबख/एएफपी)

क्रिएभ, साउन १५/क्रिएभमा विहीबार भएको रुसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गड रहेको सहर कब्जा गरेको दाबी गरेको छ। ड्रोन र क्षेप्यास्त्र आक्रमणले बिहानको समयमा क्रिएभमा कम्तीमा २७ स्थानमा प्रहार गरेको सहरका अधिकारीहरूले बताएका छन्। 'अहिलेसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ', सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममा एक पोस्टमा भने, 'हामीसँग ५२ जना घाइते भएका छन्, लगभग ३० जना अस्पतालमा छन्। यसमा नौ जना बालबालिका पनि छन्।' 'क्रिएभमा यो एउटा डरलाग्दो बिहान हो। क्रू रूसी आक्रमणहरूले सम्पूर्ण आवासीय भवनहरू ध्वस्त पारे र विद्यालय र अस्पतालहरूलाई क्षति पुऱ्याए। नागरिकहरू घाइते हुन्छन् र मारिन्छन्। युक्रेनमा रसले गरेको पछिल्लो घातक आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेनमा आक्रमण रोक्न १० दिनको अन्तिमेटम जारी गरेको केही दिनपछि आएको हो।

## सन्दर्भ: कोदो दिवस

# घट्टै कोदो खेती, मनाइँदै दिवस पाल्पामा क्षेत्रफल घट्टै, उत्पादन बढ्दै

### रामचन्द्र रायनाथी

पाल्पा, साउन १५/पोषणयुक्त र स्वस्थकर अन्नबालीका रूपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउने छाडेका छन्। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दै छ। कोदो फले भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको छ। दश वर्षअघिसम्म पाल्पाको बगनासकाली खानीगाउँका कमल गैरेको बारीमा फुग्डै तीन मुरी कोदो फल्थ्यो। काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन्। उनले कोदो खेती गर्दै आएको जग्गा बनमारार र बोकेफारले भरिएको छ। छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको उनले बताए। 'मेरो घरमा काम गर्ने मान्छे छैनन्।



भएका छोराहरू व्यापार र जागिरका लागि बजारमा छन्। हामी बुढाबुढीले कति पो काम गर्न सक्छौं," गैरेले भने, "कोदो लगाउने जग्गा बाँकि पल्टिएको छ, त्यो देखा मन पोल्दो रहेछ।" काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको उनको भनाइ छ। कोदो खेती सजिलो मानिन्छ। धेरै मलजल र गोडमेल गर्नु पर्दैन। तर पनि किसानको आकर्षण घट्टै जाँदा पछिल्लो समय गाउँमा कोदोको बीउ पाउनसमेत मुस्किल छ। रैनादेवी छहराका मानबहादुर काकी पनि धेरै कोदो उत्पादन गर्न किसान हुन्। तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन्। केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा लगायत जिल्लाका अन्य किसानहरूको मुख्य बाली कोदो थियो। युवाहरू विदेश र शहरतिर, गाउँमा बुढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको संख्या हरेक वर्ष घट्दै छ। अकोतर्फ यस्ता रैथाने बाली प्रवर्द्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आर्षकण हुन सकेको छैन। स्थानीय, प्रदेश र संघीय सरकारले रैथाने बाली प्रवर्द्धन गर्न भन्दा कार्यक्रम न्याए पनि कामजमै सिमित हुँदा जिल्लामा कोदो खेती विस्तार हुन सकेको छैन।

## गुल्मीमा ट७ प्रतिशत क्षेत्रफलमा रोपाईँ



गुल्मी, साउन १५/जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाईँमा व्यस्त बनेका छन्। केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाईँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाईँ भएको हो। जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाईँ भएको जनाएको छ। केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बज्राडिले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाईँ भएको जानकारी दिए। रोपाईँको प्रतिशत बढेपनि खेतीयोग्य क्षेत्रफल भने घट्टै गएको बताउँदै बज्राडिले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाईँ हुने अनुमान गरिएको जानकारी दिए। यहाँ हंसराज, भोप्री, धानचिनी, पाके, सारी, रातो भासी, जडन, फिनतुवा लगायत स्थानीय तथा साँवा मन्सुली, खुमल-१, खुमल-४, हिमाली हाईब्रिड, रामधानलगायत उन्नत जातका धानखेती हुँदै आएको केन्द्रले जनाएको छ। धान रोपाईँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बढाईँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालागयत समस्या रहेका कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए। उनका अनुसार जिल्लामा धान उत्पादनको कुल क्षेत्रफलमध्ये गत वर्ष चैत धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० हेक्टरमा उत्पादन भएको हो। जिल्लामा बडिगाँड फाँट, चौरासी फाँट, छुन्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खर्पाङ्ग शान्तिपुर, मञ्जुलगायत फाँटहरू धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेका प्रमुख धितालले जानकारी दिए। गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा चैत धान रोपिन्छ। यहाँ धानबाली मकैभन्दाको दोस्रो प्रमुख बाधान बालीअर्जन्तपनि पर्दछ।

## पाठ्यपुस्तक निर्माण गर्दै रामपुर नगर सरकार

पाल्पा, साउन १५/जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्न थालेको छ। 'हाम्रो रामपुर' नामक स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएको नगरपालिकाले आवश्यकतालाई महशुस गरी पाठ्यपुस्तक निर्माण गर्न लागेको हो। नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक, समाजिक, पर्यटन, भूगोल लगायतका विषयलाई समेटेर पाठ्यपुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए। उनले भने "स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भन्नि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुऱ्याउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक निर्माणको कार्य हुन लागेको छ।" नगर सरकारले पुस्तक निर्माणका लागि कार्यदल गठन गरी सूचना



संकेतन कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यदलले नगरभित्रका १० वटै विषयवस्तुलाई सही रूपमा उठाउन गर्न नसके भएकाले यहीँका शिक्षकहरूको सहयोग र सक्रियतामा पुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख थापाले बताए।

पा.वि.सू.सं. ०११/०१२

पा.वि.प्र.का.सं. ११/०११/०१२



# सम्पादकीय

## स्तनपान सप्ताह र यसको महत्व

विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइँन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्त्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरूको स्तनपान गर्ने बानी-व्यवहारमा परिवर्तन ल्याउनु हो । आमाले शिशुलाई जन्म दिएपछि आम्हो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बह्न थालेको हुन्छ । पहिलो बिगोत दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमा र बच्चामा हुने विभिन्न फाइदाहरूलाई मध्यनजर गर्दै सन् १९५० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वर्ल्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सह्यतामा इनोसेन्ट्री धोषणा गरिएको थियो । उक्त धोषणा पश्चात् सन् १९५२ देखि विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । यो एक वार्षिक उत्सव पनि हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुवाहरूविरुद्ध जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो ।

बच्चा जन्मेको जति सक्दो छिटो वा एक घण्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहार सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु स्तनपानको मूल सन्देश हो । तर पछिल्ला वर्षहरूमा शिक्षित र सहरीय आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । यो अत्यन्त दुःखको कुरा हो । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्कोको देखासिकी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आम्हो अहंले गर्दा पनि जानी-जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् । एक व्यक्तिको स्वस्थ हुनु उसलाई विभिन्न सामाजिक, आर्थिक, शैक्षिक, सैौ पौष्टिक आहारको विशेष भूमिका रहेको हुन्छ । प्रत्येक आमाहरूलाई स्तनपानका सहि तरिका र फाइदाहरू बुझाउन सके पाँच वर्ष मुनिका बालबालिकाहरूमा हुने बिरामी र मृत्युदर कम गर्नुका साथै भविष्यमा हुन सक्ने स्वास्थ्य समस्याको न्यूनीकरण गर्ने सरल, सजिलो र कस्ट इफेक्टिभ समाधान हुन्छ । तसर्थ आमाहरूलाई स्तनपानको महत्त्व र फाइदाका विषयमा बुझाउन सके मात्र स्तनपान सप्ताहले महत्त्व राख्दछ ।

### Opinion @ Social Network

मानिसको सम्पत्ति न धन हो न दौलत सहोदर उक्तो सम्पत्ति त हामिरहेको परिवार र सन्तुष्ट मन हो ।  
(सोम गहारे फेसबुक स्टेटमेन्ट [www.facebook.com/Somam.Gaha](http://www.facebook.com/Somam.Gaha))

यो सतनामा सामाजिक संजालमा पोस्ट गरिएका धारापारहरू रोजेको । यसका लागि धर्मो फेसबुक पेज [www.facebook.com/shitalapati](http://www.facebook.com/shitalapati) मा लगन गर्न सक्नुहुनेछ ।

नवजन्मचेतना दैनिकको रुपमा तयारिनुलाई अग्रदूतको छ । यो पत्रिका अहं स्तरीय अनि पठनीय बनाउनको लागि तयारिनुको अलुख सुझावहरूको हातालिई अच्यवते अरुछो छ । पाठकवृन्द तयारिनुका सुझावहरू दिई हातालिई अरुछोछा गर्नुहुन हाजी अनुश्रवण गर्नुछो ।

नवजन्मचेतना दैनिक  
भारविटील तानसेन, पाया

प्रहरी कार्यालय	२४००१
दुधेश्वर	०१-२४००२
स.प्र.बामनाथ	०१-२४००३
दुधेश्वर	०१-२४००४
दुधेश्वर	०१-२४००५
दुधेश्वर	०१-२४००६
दुधेश्वर	०१-२४००७
दुधेश्वर	०१-२४००८
दुधेश्वर	०१-२४००९
दुधेश्वर	०१-२४०१०
दुधेश्वर	०१-२४०११
दुधेश्वर	०१-२४०१२
दुधेश्वर	०१-२४०१३
दुधेश्वर	०१-२४०१४
दुधेश्वर	०१-२४०१५
दुधेश्वर	०१-२४०१६
दुधेश्वर	०१-२४०१७
दुधेश्वर	०१-२४०१८
दुधेश्वर	०१-२४०१९
दुधेश्वर	०१-२४०२०

# राजनीतिक दलहरूको दूर्दशा



प्राडा. शान्तिकृष्ण  
अधिकारी

**राजनीतिक दल आफैँमा बिरामी छ, सुस्त छ, अस्तव्यस्त छ र विभाजित छ भने त्यस्ता दलबाट सुशासन, विकास र सुनौलो भविष्यको अपेक्षा दिवास्वप्नमात्रै हुन जान्छ । नेपालका राजनीतिक दलहरूलाई हेर्ने हो भने चुस्तदुरुस्त रहेको एउटै दल देखिँदैन । सबै दल आजै फुट्छन् कि भोली टुक्रिन्छन् जस्ता छन् । पार्टीका सदस्य सबै एकट्टिका भएर देश र जनताको सेवामा लगनशील हुनसकेको कतै पाइँदैन । मूल नेतृत्वको कदममा आफ्नो कदम मिलाएर पार्टीलाई सशक्त बनाउन लागेको पनि कुनैमा भेटिँदैन । कार्यकर्ताहरूको भावना बुझेर नेतृत्वले आम्हना कदम त्यतैतिर सोझ्याउने गरेको राजनीतिक दल पनि एउटै छैन ।**

बहुदलीय व्यवस्था भएको मुलुकमा राज्य सञ्चालन गर्ने भनेको राजनीतिक दलहरूले हो । लोकतान्त्रिक व्यवस्थामा बहुमत प्राप्त राजनीतिक दल वा संस्था बहुमत जुटाउन सकेको राजनीतिक दलका नेताको नेतृत्वमै सरकार गठन हुने गर्दछ । गणतन्त्र भएको मुलुकमा लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न आमनिर्वाचनबाट चुनिएका प्रतिनिधिमध्येका ५१ प्रतिशत प्रतिनिधिको समर्थन बटुल्न जसले सक्दछ, उसैले राज्य गर्ने हो । जुन राजनीतिक दलले जनताको मन जितेर संसदीय गणितमा आधाभन्दा बढीको हिस्सा प्राप्त गर्छ वा जुटाउँछ, उसैले शासन सत्ता चलाउने गर्दछ । नेपालमा संसदीय गणतन्त्रात्मक लोकतान्त्रिक बहुदलीय व्यवस्था कायम छ । विसं २०६२-६३ को जनश्रान्दोलनको सफलतापश्चात् विसं २०७२ मा जारी भएको नेपालको संविधानले गणतन्त्र र लोकतन्त्रसहितको बहुदलीय व्यवस्थालाई आत्मसात् गरेको छ । यसैले पनि यो संविधानमा संशोधन नभएसम्म वा यसका विरुद्ध अर्को कुनै जनश्रान्दोलनले सफलता प्राप्त नगरेसम्म मुलुकमा कायम हुने शासन व्यवस्था भनेको यही लोकतान्त्रिक बहुदलीय व्यवस्था नै हो । यसर्थ देश र जनताको भाग्य र दुर्भाग्य दुवै नेपालमा क्रियाशील राजनीतिक दलहरूको हातमा नै निर्भर छ । देश र जनताको भाग्य र भविष्य बोकेका राजनीतिक दलहरू आफैँमा सुदृढ र सुसंगठित हुन सकेनन् भने ती दलहरूले मुलुकको अवस्था र जनताको भविष्यमा आमूल परिवर्तन ल्याउन सक्दछन् भने परिकल्पना गर्न सकिँदैन । चुल्लु लुल्लु संगठन, क्रियाशील कार्यकर्ता र इमानदार नेताहरू भएको दलले मात्रै जनताको चाहना बमोजिमको नेतृत्व गर्न सक्दछन् ।

राजनीतिक दल आफैँमा बिरामी छ, सुस्त छ, अस्तव्यस्त छ र विभाजित छ भने त्यस्ता दलबाट सुशासन, विकास र सुनौलो भविष्यको अपेक्षा दिवास्वप्नमात्रै हुन जान्छ । नेपालका राजनीतिक दलहरूलाई हेर्ने हो भने चुस्तदुरुस्त रहेको एउटै दल देखिँदैन । सबै दल आजै फुट्छन् कि भोली टुक्रिन्छन् जस्ता छन् । पार्टीका सदस्य सबै एकट्टिका भएर देश र जनताको सेवामा लगनशील हुनसकेको कतै पाइँदैन । मूल नेतृत्वको कदममा आफ्नो कदम मिलाएर पार्टीलाई सशक्त बनाउन लागेको पनि कुनैमा भेटिँदैन । कार्यकर्ताहरूको भावना बुझेर नेतृत्वले आम्हना कदम त्यतैतिर सोझ्याउने गरेको राजनीतिक दल पनि एउटै छैन । मूल नेतृत्वले सबैबाट आगो प्रशंसामात्र बोकेको पाइँन्छ भने नेतृत्वको टोकाका सहज प्रवेश नपाएकाहरू टाढाकाका कानो बाधेर मूल नेतृत्वलाई असफल सावित गर्न कसिएको मात्रै देखिँन्छ । यहाँ कुरा गर्न बोकेको निर्वाचन आयोजनामा राजनीतिक दलका नाममा विधिवत् दता गरिएका १२२ राजनीतिक दलहरूको होइन । चर्चा गर्न बोलिएको आजसम्म कुनै निर्वाचनमा पनि जल्द्वेध मन हासिल गर्न नसकेका र भौलिका निर्वाचनमा पनि हैसियत देखाउन नसकेने दलहरूका बारेमा होइन । प्रसंग कोट्याउन बोकेको

विगतदेखि वर्तमानसम्म जनताले बारम्बार पत्याएर आफ्नो शासक बनाएका दलहरूको हो र नयाँ भए पनि संस्था उल्लेख्य हैसियत देखाउन सफल भएका दलहरूको हो । इतिहास बनाएका तर इतिहासलाई धुलिबुल बनाउँदै गएका राजनीतिक दलहरूका अवस्थाका बारेमा कुरा गर्न बोलिएको हो । लामो र गतिबिधिले इतिहास बोकेको दल नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसपछिको इतिहास बनाएको दल विभिन्न कालखण्डमा विभिन्न नाम धारण गर्दै आए तपनि अहिलेको स्वरूपमा नभएर नक्या एमले नै हो । इतिहास झुट्टै भए पनि संस्था संख्याका आधारमा स्थान जमाउन सफल भएको नै कया माओवादी हो । प्रधानमन्त्रीको कुर्सीमा आफ्ना नेतालाई विराजमान गराउन सफल भएका कारणले पनि र सत्ता सञ्चालनको सँचो आफ्ना हातमा लिएका कारणले पनि विशेष चर्चा गी तीन दलकै हुनु आवश्यक छ । त्यसपछिको केन्द्रमा पर्ने भनेका नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र पुरानो भए पनि नयाँभन्दा साँच्चै आकाका सुचिन्त्र बाध्य राष्ट्रिय प्रजातन्त्र पार्टी हुन् । यी सबै पार्टीका नेताहरू आफ्ना दलका तर पूर्णरूपमा आफूलाई समर्थन नगर्नेसँग कुरा गर्न त के नजिक पर्ने पनि रचाउँदैनन् । कांग्रेसका शेरबहादुर देउवा केपी ओलीसँग वा प्रचण्डसँग लचिको हुन सक्दछन् तर शेरब-गगनसँग नरम बन्न सक्दैनन् । एमालेका ओली अलि तर शेरब छुट्टिएका प्रचण्डसँग पुनः वास्तु गरिर अगोला मान्न सक्दछन् तर त्यही दलका उनका विरोधी भनिएकालाई बालुवाटार र बालकोट हुँदै ठाउँमा प्रवेश दिनसमेत फिटिक्के रचाउँदैनन् ।

प्रचण्डका बारेमा पनि कुरा गरिदैन पैंन । नेपाली कांग्रेसको कुरा गर्दा वर्तमान समापित शेरबहादुर देउवाको यो दोस्रो कार्यकाल हो । पार्टीको विधानले उनलाई अब अर्को पटक समापित हुने अवसर प्रदान गर्दैन । देउवासँग रहेको विकल्प भनेको एक वर्ष कार्यकाल बढाउने र त्यतिले रहन नपुगे सकिँदाले दिएको अधिकार प्रयोग गरी अर्को छ महिना थपनेमात्रै हो । नक्या एमालेमा जस्तो देउवालाई रहर लाग्यो भने पनि दुई पटकभन्दा बढी समापित बनाउने प्रावधान बनाउन सहज छैन । त्यसैले उनसँगै नयाँ दलको स्थापना र विभाजनका लागि साफा देखिनुमा नै मुलुक, जनता, पार्टीको हित हुने थियो तर त्यस्तो हुन नसक्नु नै विडम्बना बनेको छ । कुनै प्रसंगमा शेरब-गगनहरू पनि देउवाका अनुकूल हुनुपर्ने हो । सन्दर्भ नभइया पूर्णबहादुर, कृष्ण सिटौलाहरू पनि टाढा हुनुपर्ने हो । हामी देउवा पक्षका भन्दै कहिले सात त कहिले पाँच तता भित्रन्तर बैठकमा बसेर देउवासँग आगामी नेतृत्वको साश्रीवार्त मान्न पुरोको देखिन्छ । देउवाबाट पनि समय आएपछि बत्ताउला भने गरेको सुनिन्छ । एकाधरी जीवनभर मन प्रखरमा पर्नु र अर्कोबारे सधैं पाखातिर फ्यालिनु नै नेपाली कांग्रेसको विडम्बना बनेको छ । यद्यपि नेपाली कांग्रेस मासलेबिड पार्टी भएको र कारवाहीका कुराहरू यदाकदाबाहेक त्यति नसुनिने भएकोले टिकिरहेको छ नत्रभने धेरै कमजोर भइसकेने थियो । यदाकदा कारवाही भइहाले पनि कांग्रेसमा रगत पसिना बगाएकालाई जोगाउन कमर कस्ने दिनको सभैत फिटिक्के रचाउँदैनन् ।

नेकपा एमालेमा पछिल्ला समयमा वर्तमान अध्यक्ष केपी ओलीको एकनौटी राज चल्दै आएको छ । भरखरै सम्पन्न एमालेको बैठकले गरेका निर्णयहरूले त आगामी दिनमा समेत ओलीकै हालीमुहाली चल्ने निश्चित जस्तै भएको छ । या त अन्तै जाऊ, या त नेतृत्वमा विवाद नगर भन्ने सिद्धान्त अवलम्बन गरिएको छ भन्नामा पनि धिक्किचाउन पर्दैन जस्तो लाग्दछ । त्यसैले ७० वर्षको उमेर हदलाई पनि परिवर्तन गरिएको छ र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्थालाई पनि हटाइएको छ । यति हुँदाहुँदै पनि अहिले नेकपामा भयानक स्थिति उत्पन्न भएको छ-विद्या भण्डारीको प्रवेशले । विद्या भण्डारीलाई अब पूर्वराष्ट्रपतिको विशेषाधिकार सम्मानजनक शब्द प्रयोग गर्नु पर्ने । उनैले म पूर्वराष्ट्रपति होइन, नेकपा एमालेको पूर्वउपाध्यक्ष हुँ भनेपछि कुनै सकियो । विद्या भण्डारी नेकपा प्रवेश गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? उनले एमालेको नेतृत्व लिन हुन्छ कि हुँदैन ? उनको प्रवेशले नेकपा एमालेलाई उचाइमा पुर्याउँछ कि भइरहेको अवस्थामा पनि किनै तल भाइँ ? जस्ता कुराहरूको चर्चा बेग्लै लेखमा गरौला तर यसले नेकपा एमालेमा ल्याएको भुईँचालोले भने नेतृत्वको विरोधीबिहीन पार्टी भनेर नाम कमाएको एमालेलाई पनि विवाहित बनाएको छ । जानाइन शर्माले निरन्तर दावा दिँदै आएपछि नेकपा एमालेवादीका अध्यक्ष प्रचण्डको बेचैनी पनि उल्लेख गरी साथ छैन ।

विद्यार्थी संगठनको चुनावदेखि लिएर हरेक गतिविधियामा शर्माले लवीको प्रतिस्पर्धाले नेतृत्वको एकाधिकारलाई तोड्दै गएको छ भने एमाओवादीमा देखिन गरेको एकतालाई भंग गर्दैगएको पनि छ । नेतृत्वले बलियो हुने धुनमा पूर्वउपाध्यक्षलाई समेत विनाअधिवेशन उपल्को पद दिएर बढाउने र त्यतिले रहन नपुगे सकिँदाले दिएको अधिकार प्रयोग गरी अर्को छ महिना थपनेमात्रै हो । नेकपा एमालेमा जस्तो देउवालाई रहर लाग्यो भने पनि दुई पटकभन्दा बढी समापित बनाउने प्रावधान बनाउन सहज छैन । त्यसैले उनसँगै नयाँ दलको स्थापना र विभाजनका लागि साफा देखिनुमा नै मुलुक, जनता, पार्टीको हित हुने थियो तर त्यस्तो हुन नसक्नु नै विडम्बना बनेको छ । कुनै प्रसंगमा शेरब-गगनहरू पनि देउवाका अनुकूल हुनुपर्ने हो । सन्दर्भ नभइया पूर्णबहादुर, कृष्ण सिटौलाहरू पनि टाढा हुनुपर्ने हो । हामी देउवा पक्षका भन्दै कहिले सात त कहिले पाँच तता भित्रन्तर बैठकमा बसेर देउवासँग आगामी नेतृत्वको साश्रीवार्त मान्न पुरोको देखिन्छ । देउवाबाट पनि समय आएपछि बत्ताउला भने गरेको सुनिन्छ । एकाधरी जीवनभर मन प्रखरमा पर्नु र अर्कोबारे सधैं पाखातिर फ्यालिनु नै नेपाली कांग्रेसको विडम्बना बनेको छ । यद्यपि नेपाली कांग्रेस मासलेबिड पार्टी भएको र कारवाहीका कुराहरू यदाकदाबाहेक त्यति नसुनिने भएकोले टिकिरहेको छ नत्रभने धेरै कमजोर भइसकेने थियो । यदाकदा कारवाही भइहाले पनि कांग्रेसमा रगत पसिना बगाएकालाई जोगाउन कमर कस्ने दिनको सभैत फिटिक्के रचाउँदैनन् ।

-**शिवपाल टाकम डटकम**

**नेकपा राष्ट्रिय**

नेकपा अध्यक्ष	०१-२४००१
नेकपा अध्यक्ष	०१-२४००२
नेकपा अध्यक्ष	०१-२४००३
नेकपा अध्यक्ष	०१-२४००४
नेकपा अध्यक्ष	०१-२४००५
नेकपा अध्यक्ष	०१-२४००६
नेकपा अध्यक्ष	०१-२४००७
नेकपा अध्यक्ष	०१-२४००८
नेकपा अध्यक्ष	०१-२४००९
नेकपा अध्यक्ष	०१-२४०१०
नेकपा अध्यक्ष	०१-२४०११
नेकपा अध्यक्ष	०१-२४०१२
नेकपा अध्यक्ष	०१-२४०१३
नेकपा अध्यक्ष	०१-२४०१४
नेकपा अध्यक्ष	०१-२४०१५
नेकपा अध्यक्ष	०१-२४०१६
नेकपा अध्यक्ष	०१-२४०१७
नेकपा अध्यक्ष	०१-२४०१८
नेकपा अध्यक्ष	०१-२४०१९
नेकपा अध्यक्ष	०१-२४०२०

**नेकपा राष्ट्रिय**

नेकपा अध्यक्ष	०१-२४००१
नेकपा अध्यक्ष	०१-२४००२
नेकपा अध्यक्ष	०१-२४००३
नेकपा अध्यक्ष	०१-२४००४
नेकपा अध्यक्ष	०१-२४००५
नेकपा अध्यक्ष	०१-२४००६
नेकपा अध्यक्ष	०१-२४००७
नेकपा अध्यक्ष	०१-२४००८
नेकपा अध्यक्ष	०१-२४००९
नेकपा अध्यक्ष	०१-२४०१०
नेकपा अध्यक्ष	०१-२४०११
नेकपा अध्यक्ष	०१-२४०१२
नेकपा अध्यक्ष	०१-२४०१३
नेकपा अध्यक्ष	०१-२४०१४
नेकपा अध्यक्ष	०१-२४०१५
नेकपा अध्यक्ष	०१-२४०१६
नेकपा अध्यक्ष	०१-२४०१७
नेकपा अध्यक्ष	०१-२४०१८
नेकपा अध्यक्ष	०१-२४०१९
नेकपा अध्यक्ष	०१-२४०२०

# स्वास्थ्य चर्चा

## खानेकुरा बारम्बार तताएर खाइरहँदा हुन्छ क्यान्सर

हिजो आजको व्यस्त जीवनमा हामी सबै समय बचत गर्ने तरिकाहरूबारे सोच्दछौं । यस प्रक्रियामा बारम्बार पकाइरहन नपरोस् भनेर खाना पकाएर राख्न अनि तताउँदै बारम्बार खाने बानी सामान्य भइसकेको छ । तर के तपाईंलाई थाहा छ कि यो बानी तपाईंको स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ ? पुरानो आयुर्वेद होस् वा आजको आधुनिक विज्ञान, दुवैले यो बानीलाई खतरनाक मान्छन् । बारम्बार तताइएको खाना कम पोष्टिक र बढी विषाक्त हुन्छ भनेर विज्ञहरू पनि भन्छन् ।



आयुर्वेदमा यस्तो खानालाई अमावर्धक र वीर्यहीन भनिएको छ । यसको अर्थ यस्तो खानाले न त शरीरलाई शक्ति दिन्छ न त पेटमा राम्ररी पचछ । बरु, यसले बित्तारी शरीरलाई कमजोर बनाउँछ र रोगहरूको घर बनाइदिन्छ । आजको विज्ञानले पनि यो कुरा पुष्टि गर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, पकाएको खानालाई पुनः तताउँदा यसको तापक्रम कम्तीमा ७० डिग्री सेल्सियस पुग्नुपर्छ ताकि सबै ब्याक्टेरिया मरून् । तर यो काम एक पटक मात्र गर्नुपर्छ । खानालाई पुनः तताउँदा यसको पोषक तत्वहरू नष्ट त हुन्छन् नै केही खाद्य पदार्थहरूले क्यान्सर निम्त्याउने रसायनहरू पनि बनाउन सक्छन् । यी चीजहरूलाई पुनः

तताउँदा रहनुहोस् सावधान **प्रोटिनयुक्त खानेकुराहरू** : अण्डा वा कुखुराको मासुजस्ता प्रोटिनयुक्त खानेकुराहरूलाई बारम्बार तताउँदा तिनीहरूको प्रोटिन सन्तुलन बिग्रन्छ । शरीरलाई यसलाई पचाउन धेरै गाह्रो हुन्छ, जसले पाचन समस्याहरू निम्त्याउन सक्छ । **पकाएको भात वा पास्ता** : पकाएर धेरैबेरसम्म राखिएको भात वा पास्तामा ब्याक्टेरिया बढ्न सक्छ । यसलाई पुनः तताउँदा पनि यी ब्याक्टेरियाहरू पूर्ण रूपमा हराउँदैनन् । यसले खाद्य विषाक्तताको जोखिम धेरै गुणा बढाउँछ । **बालु, रोटी र पकीडा, ससोसा बस्ता तारेका खानेकुरा** : यी

चीजहरूलाई बारम्बार तताउँदा एफ्लामाइट नामक रसायन बन्छ । यसलाई लामो समयसम्म सेवन गर्नाले क्यान्सर जस्तो गम्भीर रोग लाग्न सक्छ । एफ्लामाइटको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउँछ भनेर धेरै अनुसन्धानहरूले देखाएका छन् । **स्वसोपण के गर्ने ?** आयुर्वेद र विज्ञान दुवैले उता सल सल्लाह दिन्छन् कि खाना सधैं ताजा र आवश्यकता अनुसार पकाउनु पर्छ । यदि खाना बाँकी छ भने, यसलाई सही तापक्रममा एक पटक मात्र तताउनुहोस् । फ्रिजमा खाना राम्ररी भण्डारण गर्ने प्रयास गर्नुहोस् ताकि त्यसमा ब्याक्टेरिया नबढोस् । **-रातोपाटी डटकम**

## कुखुराको मासु पकाउनु अघि किन पखाल्नु हुँदैन ?



यदि तपाईं सधैं कुखुराको मासु (चिकन) पकाउनु अघि पानीले पखाल्ने गर्नुहुन्छ भने यो काम हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन् । कुखुराको मासु सम्बन्धी सबैभन्दा विवादास्पद प्रश्न हो- पकाउनु अघि मासु धुनु हुन्छ कि हुँदैन ? खाद्य स्वास्थ्य तथा सुरक्षा विज्ञहरू यो कुरामाई गलत मान्छन् । किनभने पानीले पखाल्दा यसले ब्याक्टेरिया फैलिने सम्भावना बढाउँछ र क्रम-कन्ट्यामिनेसन (संक्रमण फैलनु) को जोखिम निम्त्याउँछ । कौनो कुखुराको मासुको सावधानीपूर्वक हेरचाह गर्नाले मात्र खाद्य विषाक्तताको जोखिमबाट बच्न सकिन्छ । तर त्यसअघि तपाईंको मासु बिधिपूर्वक धुन भन्ने सुनिश्चित गर्नुपर्छ । धेरै मानिस मासु धोएमा यसमा भएको ब्याक्टेरिया वा चिप्लोपन हट्ने विश्वास गर्छन् । कौनो मासुमा प्रायः क्याम्पिलोब्याक्टर वा सालमोनेला जस्ता ब्याक्टेरिया हुन्छन् भन्ने उनीहरूको सोच सहि भए पनि,

पानीले पखाल्दा यी ब्याक्टेरिया हट्दैनन् । बरु, सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) का अनुसार, धोएको पानीको छिटा बेसिन, भात्साको टेबुल र लुगा-कपडासम्म फैलिएर ब्याक्टेरिया थप फैलिन्छ । यूएसडीए (संयुक्त राज्य कृषि विभाग) को भनाइ अनुसार, ब्याक्टेरिया माने एक मात्र भरपर्दो उपाय भनेको मासुलाई सही तापक्रममा पकाउनु हो । कुखुराको मासु पकाउँदा कम्तीमा १६५ डिग्री फरेनहाइट (७४ डिग्री सेल्सियस) सम्म तापक्रम पुग्नुपर्छ । तपाईंले कति तापक्रममा मासु पकाइरहनुभएको छ भन्ने थाहा पाउन मिट थर्मोमिटर वा इन्स्ट्यान्ट-रीड थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ । मासु पाकिसकेको छ कि छैन भन्ने थाहा पाउने अर्को सजिलो तरिका पनि छ । हुन त यो तरिकासँग व्यावसायिक शेफहरू पनि विभाजित छन् । कुखुराको मासु धुनुपर्छ भन्नेहरू भन्दा हुँदैन भन्ने तर्कको पक्षमा विज्ञानको

समर्थन छ । मासु धुनुपर्ने मुख्य कारण परम्परागत बानी हो, नकि स्वास्थ्यजन्य आवश्यकता । यदि तपाईं अझै कुखुराको मासु नघोइ पचाउन सक्नुहुन भने ड्रेसिन्स युनिभर्सिटीकी खाद्य सुरक्षा अनुसन्धानकर्ता जेनिफर क्विनलानको सुझाव मानेर हेर्नुस् । एकपटक नघोइ पकाएर हेर्नु त, सच्चै केही फरक देखिन्छ ? यदि मासुमा चिप्लो लागेको छ भने पेपर टावलले पोको पारेर पुख्नुहोस् । तर यदि तपाईंले घोइरहनु भयो भने भात्साको सम्पर्कमा आएका सबै सतहरू राम्ररी डिस्इन्फेक्ट गर्नुहोस् र कौनो मासु छोएको वा त्यससँग सम्पर्कमा आएको कुनै पनि उपकरण वा खाद्यवस्तु छोएपछि हात राम्ररी धुनुहोस् । कौनो मासुको सावधानीपूर्वक तयारी र हेरचाह स्वास्थ्यको लागि अनिवार्य हुन्छ । यसबाहेक पनि मासु पकाउँदा गरिने थुप्रै गल्तीहरूमध्ये यसलाई पखाल्नु केवल एउटा हो । **-वनसाइन खबर डटकम**

## टाउको दुख्ने र चक्कर लाग्नुका खतरा

टाउको दुख्नु र चक्कर लाग्नु सामान्यजस्तै देखिने लक्षण भए पनि कहिलेकाही गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ । यी दुई लक्षण सँगै आइदा शरीरको सन्तुलन, रक्तचाप, रक्तिसृष्टि, वा अन्य अंग प्रणालीमा असन्तुलन भएको देखाउँछ । यदि बारम्बार वा एकैपटक टाउको दुख्ने र चक्कर लाग्ने समस्या हुन्छ भने यसले तल उल्लेखित जोखिमहरू निम्त्याउन सक्छ । जब रक्तिसृष्टिमा रगतको आपूर्ति अचानक बन्द हुन्छ, टाउको एककासि दुख्ने, चक्कर लाग्ने, बोली राडबड हुने, एकातिर कमजोरी आउने जस्ता लक्षण देखिन्छन् ।



रक्तचाप एकदम कम वा धेरै भयो भने चक्कर लाग्छ, टाउको दुख्छ र एककासि बेहोस पनि हुन सकिन्छ । अक्सिजन कमी हुँदा रक्तिसृष्टिमा असर पर्न सक्छ । यसले चक्कर, बेहोसी, वा झुप्टो घमिलो हुन सक्छ । गर्मीमा धेरै पसिना आउँछ जसले गर्दा शरीरबाट पानी र इलेक्ट्रोलाइट (नून, पोटासियम आदि) निस्कन्छ । यसले रक्तचाप घट्न सक्छ र रक्तिसृष्टिमा अक्सिजन कम पुगेर चक्कर लाग्ने वा टाउको दुख्ने सम्भावना हुन्छ । टाउको दुख्ने र चक्कर लाग्नु सामान्य कारणले पनि हुन सक्छ तर बारम्बार, तीव्र र सँगसँगै देखिएको खण्डमा सावधानी अत्यन्त जरुरी हुन्छ । जितिसकेको चौडो चिकित्सकीय परीक्षण गराएर मुख्य कारण पत्ता लगाउनु नै सुरक्षित उपाय हो । **रक्तचाप राख्नका उपाय** -उच्चालो, आवाज, तताबयुक्त वातावरणबाट टाढा जानुहोस् । -शान्त, अँध्यारो कोठामा केही समय आराम गर्नुहोस् । -डिहाइड्रेसन हुँदा चक्कर आउन सक्छ । -एक गिलास चिचो पानी वा ओजाराएस (इन्च) समाधान लिनुहोस् ।

चक्कर आउँदा हलुका, सजिलो खाना खाँदा राम्रो हुन्छ । चिनी र नून सन्तुलन मिलाउन फलफूल (जस्तै: केरा, स्वाउ) खानु उपयुक्त हुन्छ । टाउको दुख्ने र चक्कर लाग्नु सामान्य हो, तर कारण पहिचान गरेर सही उपाय अवलम्बन गर्न आवश्यक छ । यदि समस्या बारम्बार भइरहन्छ भने ढिलो नगरी चिकित्सकसँग सम्पर्क गर्नुहोस् । **सम्भावित कारण :** -डिहाइड्रेसन (पानीको कमी)

- गर्मी, पसिना वा पानी कम पिउँदा थकान वा निद्रा नपुग्नु -भोके बस्नु / लो ब्लड सुगर -तनाव वा माइग्रेन -गर्मीमा लामो समय खिचिनु -गाडीमा यात्रा गर्दा मोसिन सिकनेस -रक्तचाप असन्तुलन -अँधौा वा कानको समस्या -रक्तिसृष्टि सम्बन्धी रोग -साइनस संक्रमण **-हृदिमासु टाढासु डटकम**

## बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू !

आजको समयमा अधिकांश मानिस मोटोपानाको समस्यासँग जुधिरहेका छन् । तौल घटाउन सबैले केही न केही उपाय अपनाउँछन् । ती मध्ये एक हो, हरेक बिहान कागती पानी पिउने । बिहानको समय शरीरका लागि सबैभन्दा विशेष मानिन्छ । यस्तो अवस्थामा यदि दिनको सुरुवात केही स्वस्थसँग हुन्छ भने शरीरमा ऊर्जा मात्र बढ्छ धेरै रोगबाट पनि बच्न सकिन्छ । यहाँ मानिसहरू खाली पेटमा कागती पानी पिउने गर्छन् । कागतीलाई आयुर्वेदमा औषधीय फल पनि मानिन्छ, जसमा बिटामिन सी सहित धेरै आवश्यक पोषक तत्व पाइन्छ । आजको व्यस्त जीवनमा मानिसहरू स्वस्थ रहन स-साना परिवर्तनहरू अपनाउन थालेका छन् ।



बिहान खाली पेटमा कागती पानी पिउनु ती बानीहरू मध्ये एक हो । यसलाई पिउनाले पाचन सक्रिय हुन्छ, पाचन सुधार्छ र शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ । हामी तपाईंलाई भनौं कि कागती पानीले शरीरलाई भिन्नबाट सफा गर्छ र दिनभर ऊर्जा कायम राख्न मद्दत गर्छ । तर, यसको सेवन गर्दा मात्रा, पानीको तापक्रम र नियमितता जस्ता केही कुरालाई ध्यानमा राख्नुपर्छ । आजको लेख पनि यसै विषयमा छ । हामी तपाईंलाई दिनुहोँ बिहान कागती पानी पिउनुका स्वास्थ्यका लागि के फाइदा हुन्छ भनी बताउने छौं ।

**तौल कम गर्न प्रभावकारी** : यदि तपाईं छिटो तौल घटाउने विकल्प खोज्दै हुनुहुन्छ भने कागती पानी एक उत्तम विकल्प हुन सक्छ । दैनिक बासी कागती पानी पिउनाले क्यालोरी छिटो बर्न हुन्छ । यसले तौल घटाउन सजिलो बनाउँछ । यदि तपाईंले यसमा एक चम्चा मह मिसाउनु भयो भने तपाईंले चाँडै प्रभाव देख्न हुनेछ । **पाचन सुधार** : यदि तपाईं कब्जियत, एसिडिटी वा अपचको समस्याबाट हेरान हुनुहुन्छ भने तपाईंले हरेक बिहान खाली पेटमा कागती पानी पिउनु पर्छ । सिट्रस एसिडसँगै यसमा बिटामिन सी पनि पाइन्छ । यसले शरीरको एसिडलाई सन्तुलनमा राख्छ । यसको सेवनले पाचन क्रिया पनि राम्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन के तपाईं पिउनु बारम्बार बिरामी हुनु हुन्छ र यदि हो भने तपाईंको

शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ । यस्तो अवस्थामा कागती पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । कागती पानी पिउनाले क्यालोरी छिटो बर्न हुन्छ । यसले तौल घटाउन सजिलो बनाउँछ । यदि तपाईंले यसमा एक चम्चा मह मिसाउनु भयो भने तपाईंले चाँडै प्रभाव देख्न हुनेछ । **शरीरलाई हाइड्रेटेड राख्न** : यदि तपाईं चौरै मात्रामा पानी पिउनुहुन्छ भने हरेक बिहान कागती पानी पिउनु तपाईंको लागि लाभदायक हुन सक्छ । जसका कारण तपाईंको शरीरमा पानीको कमी हुँदैन । यसले तपाईंलाई दिनभर ताजा र ऊर्जावान महसुस गराउँछ । यसलाई बिहान खाली पेटमा पिउनुपर्छ । सुनिश्चित गर्नुहोस् कि पानी मरतातो छ । यसमा मह पनि मिसाउन सकिन्छ । कुनै पनि समस्या भएमा डाक्टरसँग परामर्श गर्नुहोस् । **-विटी नेपल डटकम**

# आजबाट विश्व स्तनपान सप्ताह सुरु

पाल्पा, साउन १५/विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइँन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।



विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन सुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । बाल्यावधिकालको जीवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसीको दुध तथा बजारमा पाइने बढाको दुधबाट नपाइने भएकाले यस सम्बन्धी सचेतता जगाउन सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ । सरकारी स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न तथा सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न हरेक स्थानीय तहहरूमा स्तनपान कक्षको स्थापना समेत गरिएको छ । शिशुलाई सुक्ष्म तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ.) र युनिसेफको सहकार्यमा विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । भर्खरै जन्मेको शिशुको लागि आमाको दुध नै सबभन्दा राम्रो हुन्छ । शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । आफ्नो स्तनलाई स्तनपान गराउन

पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ । सुत्केरी हुने बित्तिकै आउने आमाको पहिलो बिगोती दुध निकै पोषिलो र स्वस्थकर हुन्छ । तर यो बिगोती दुधलाई फोहोर दुध भनेर धेरैले फान्ने पनि गरेका छन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दुधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको अघा घण्टा भित्र स्तनपान सुरु गरिसक्नु पर्ने र छोटो-छोटो अवधिमा आमाको दुध खुवाउनु बच्चाको लागि अतिउत्तम हुने स्वीडन विशेषज्ञहरू बताउँछन् ।

## खेलकुद समाचार

### नेपालले महिला टी-२० विश्वकप छनोट आयोजना गर्ने



**काठमाडौं,** साउन १५/आईसीसी महिला टी-२० विश्वकप २०२६ को छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आउँदो वर्षको जनवरी १२ देखि १६ सम्म हुने महिला टी-२० विश्वकप छनोटको आयोजक घोषणा गरेको हो । छनोटमा चार स्थानका लागि १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा १० टोलीलाई पाँच/पाँच वटाको दुई समूहमा विभाजन गरिनेछ, त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतिस्पर्धाको खेल तालिका पछि सार्वजनिक हुनेछ । सन् २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण बङ्गलादेश र अयरल्यान्डले छनोटमा स्वतः स्थान हासिल गरेका छन् । नेपाल र थाइल्यान्ड एशिया क्षेत्रबाट छनोट हुँदा अमेरिकाले अमेरिका क्षेत्रबाट आर्जेन्टिनालाई छनोट गर्न बाँकी पाँच ठाउँ अफ्रिका र युरोपबाट दुई/दुई टोली र पूर्वी एशिया-प्रशांत क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट पूरा गरेपछि पूरा हुनेछ । १०औँ सप्तरणको महिला टी-२० विश्वकप अर्को वर्षको जुन १२ देखि जुलाई ५ सम्म इन्डोनेसिया र वेल्समा आयोजना हुनेछ ।

## अर्थ/कॉर्रेट समाचार

### सेयर बजारमा गिरावट



**पाल्पा,** साउन १५/साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिस्वुचक दोहोरो अंकले गिरावट आएको छ । अधिल्लो कारोबार दिन बुधबार ४७ दशमलव ९२ अंकले घटेको नेप्से यसदिन ३१ दशमलव ५० अंकले घटेर २ हजार ९ सय २२ दशमलव ६३ विन्डुमा पुगेको हो ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । यसदिन ३ सय १५ लिक्विडको ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ किता सेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९ सय ९४ रुपैयाँमा खरिदबिक्री भए । बुधबार १६ अर्ब ४४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । ट्रेड टावर र नेपाल

फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ९७ प्रतिशतले बढ्दा ग्रिन डेभलपमेन्ट बैंकको ९ दशमलव ९२ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९ दशमलव ८६ प्रतिशतले बढ्यो । १ अर्ब ३३ करोड मूल्य बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्वोरेन्स शीर्षस्थानमा रह्यो । नेपाल रिइन्वोरेन्सले ७५ करोडको सेयर कारोबार गर्दा हिमालयन इन्डिस्ट्रीको ६९ करोड, शिवम सिमेन्टको ६७ करोड र लुम्बिनी विकास बैंकको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो । कारोबारमा आकामध्ये ५२ वटा स्टकको मूल्य बढ्दा १९८ वटाको घट्यो । फाइनान्सबाहेक अन्य समूहको उपस्वुचक नकारात्मक देखिएका छन् ।

## घट्टै कोदो खेती...

**...मनाइँदै कोदो दिवस**  
पछिल्ला वर्षमा कोदो खेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत आसामा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइँदै छ । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बसिँने अबीको रासायनिक मल अभाव हुने गरेको छ । तर, मस कम लाने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बढ्दो कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको थियो । कोदो र कोदोजन्य उपकरणको माग बढ्दै गएकोले सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदो खेती घट्टै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८/७९ मा २ लाख ६७ हजार

७ हेक्टरमा खेती भएको थियो । २०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । देशमा बसिँने करोडौंको कोदो अभाव हुने गरेको छ ।  
**क्षेत्रफल घट्टै, उत्पादन बढ्दै**  
पाल्पामा पछिल्लो समय कोदो खेती गर्ने क्षेत्रफल घट्टै गए पनि उत्पादनमा भने केही बढेको देखिन्छ । यहाँ आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/८२ मा आएर २ हजार ३ सय ४९ हेक्टर क्षेत्रफलमा भनेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । उनका अनुसार कृषकहरू सुन्तला जातका फलफूललाई आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्टै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्टै

गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा तीन हजार एक सय एक दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा ०८१/०८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ । अधिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए । उनका अनुसार अधिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टन प्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको हो । विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिच्छीकोट गाउँपालिकाका विभिन्न ठाउँहरूमा कोदो खेती हुने गरेको प्राविधिक पाण्डेयले बताए ।

## पाठ्यपुस्तक निर्माण...

...उपप्रमुख बाल कुमारी थापाले हरेक वडाको स्थाय बस्तुस्थिति बारे सही सूचना संकलन गरी विश्वसनीय र पठनमा दस्तावेजको रूपमा विकास गर्न स्थानीय पाठ्यपुस्तक लेखनका लागि कार्यशाला सञ्चालन गरिएको बताइन् । उनले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताइन् । स्थानीयस्तरमा रहेका विभिन्न क्षेत्रको पहिचान सँगै रचनात्मक र ऐतिहासिक कार्यक्रम भएको नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खोण्गले बताए । नगरपालिका भित्र रहेका जातजाती भेषभूषा भाषा संस्कृति लगायत स्थानीय कुरा बारे अभिलेख सहित विद्यार्थीहरूलाई शिक्षण र भावि सन्ततीलाई अध्ययन गर्न पाठ्यपुस्तक

महत्वपूर्ण हुने उल्लेख गरे । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पाठ्यक्रम लागू गरेर पठन पाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर लेखन तयारी गरेको शिक्षा शाखा अधिकृत विकल कुलेले बताए । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको शिक्षा अधिकृत कुलेको भनाई छ । कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुक्राव सहित सूचना संकलन गरेको छ । कार्यदलले प्रत्येक वडा तथा बस्तीको भूगोल र इतिहास, स्थानीय सरकार, सांस्कृतिक सम्पदा, वन वातावरण तथा सरसफाई, स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन, सामाजिक विकास, स्थानीय विकासका पूर्वाधार, विपद व्यवस्थापन र सुरक्षा

गिरि ८ वटा विषयवस्तुमा आधारित रहेर सूचना संकलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताए । विभिन्न वडाबाट संकलित सूचना र सुक्राव पाठ्यपुस्तकमा नसर्भेट पनि सन्दर्भ सामग्रीको रूपमा प्रकाशित गरिने उनले बताए । स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि १० वटै वडामा समाजसेवी, बुद्धिजिवि, राजनीतिक दल नप्रतिनिधि लगायत वडावासीहरूको प्रत्यक्ष सहभागितामा सूचना संकलन कार्यशाला सम्पन्न गरि सकेको छ । यस पश्चात संकलित सूचनाको आधारमा विषय छनोट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडि बढाउनै थियो रामपुर पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले जनाएको छ ।

## वर्गिकृत डिस्प्ले

**१X५ साइजमा मात्र**  
**वर्गिकृत डिस्प्लेमा विज्ञापन दिनुहोस् व्यवसाय बढाउनुहोस् ।**  
सम्पर्क: ०७५-५२०६०१

**मनको आवाज.....**

**'नाम पनि यूनिक, काम पनि यूनिक'**

**यूनिक एफ.एम. ६४.९ मेगाहर्ट्ज**

विज्ञापनको लागि सम्पर्क :  
यूनिक शोसियल कम्युनिकेशन प्रा.लि.  
तानसेन, पाल्पा  
०७५-५२१९४६८, ५२१९४६६  
E-mail  
news.uniquefm@gmail.com  
www.uniquefm942.com

हरेक प्रहरका ताजा समाचारका लागि [www.shitalpati.com](http://www.shitalpati.com) क्लिक गर्नुहोस् ।

